



सेवाक्षेत्र



बर्ष ६

अड्क १६

२०७० वैशाख

(ईमेल : [cred@gmail.com](mailto:cred@gmail.com), [redmakwanpur@gmail.com](mailto:redmakwanpur@gmail.com), वेबसाइट : [www.cred.gov.np](http://www.cred.gov.np))**सम्पादकीय**

सूचना प्राप्त गर्नु प्रत्येक नागरिकको मौलिक हक हो । सेवाग्राहीहरुको सूचनाको हकको सुनिश्चितताको लागि सेवाप्रदायक संस्था वा निकायवाट सम्पादित भए गरेका कार्यहरुको नियमित सम्प्रेषण गरी सूचनामा सबैको पहुँचको अवसर प्रदान गर्नु हरेक संस्था वा निकायको दायित्व हो । उक्त पेशागत दायित्व वहन गर्न तथा पारदर्शीता र सुशासन प्रवर्द्धनको प्रयासस्वरूप क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चलवाट चौमासिकरूपमामा सम्पादित एवम् सम्पन्न कार्य र शैक्षिक गतिविधिहरूलाई सम्बन्धित सेवाग्राहीहरु समक्ष प्रस्तुत गर्ने अभिप्रायले यस कार्यलाई निरन्तरता दिएका छौ । यस बुलेटिन भित्र विशेष गरी आ.व ०६९०७० को प्रथम र दोस्रो चौमासिकमा शाखागतरूपमा सम्पादित एवम् सम्पन्न कार्यक्रमहरुका वारेमा जानकारी दिनका साथै जिल्लाहरूवाट प्राप्त असल अभ्यासहरूलाई सङ्क्षिप्तरूपमा प्रस्तुत गरिएको छ । सबै सरोकारवालासँग सान्दर्भिक सामग्री र पृष्ठपोषणका लागि अनुरोध गर्दछौ ।

**(क) शाखागतरूपमा सम्पादित कार्यहरु****१. अनुगमन, निरीक्षण तथा तथ्यांक शाखा**

- ✓ जिल्ला अनुगमन : वार्षिक कार्यक्रम तथा वजेट ०६९०७० को अभिमुखिकरण र कार्यान्वयन : १९ जिल्ला सम्पन्न
- ✓ क्षेत्रीय पाठ्यक्रम समन्वय समितिको पुर्नगठन र वैठक : १ पटक र कार्य प्रारम्भ
- ✓ पाठ्यपुस्तक व्यवस्थापन समितिको गठन र वैठक : २ पटक र अनुगमन कार्य प्रारम्भ
- ✓ एस.एल.सी.परीक्षा ०६९ उत्तरपुस्तिका परीक्षण सम्परीक्षण कार्यशाला : ८ परीक्षण केन्द्र, सहभागिता ३२० जना, जिल्ला : पर्सा, ललितपुर, नुवाकोट, सिन्धुली, चितवन, दोलखा, काठमाण्डौ, सिन्धुपाल्चोक
- ✓ वार्षिक रणनीतिक कार्यान्वयन योजना र कार्यक्रम तथा वजेट तयार (०७०१०७१) : १८ जिल्ला, ३ शै.ता.के. १ क्षेत्र
- ✓ शैक्षिक बुलेटिन प्रकाशन (चौमासिकगत)
- ✓ समुदायद्वारा विद्यालय व्यवस्थापन जिम्मा सम्बन्धमा सहजीकरण कार्यक्रम पर्सा र सर्लाही
- ✓ सामाजिक तथा वित्तीय परीक्षण अनुगमन : १९ जिल्ला र विद्यालय : ९५
- ✓ **Fund Flow Tracking** : १९ जिल्ला र विद्यालय २३ ( १७ जिल्ला १९ र २ जिल्ला ३३ )
- ✓ ASIP/AWPB-०७०१०७१ गोष्ठी : १८ जिल्ला (धनुषा वाहेक) र ३ शैक्षिक तालिम केन्द्र, १८ जिल्ला र ३ शै.ता.केवाट ASIP/AWPB तयार र शिक्षा विभागमा पेश
- ✓ **Fund Flow Tracking** प्रथम चरण २ जिल्ला र ६ विद्यालयको प्रतिवेदन तयार र शिक्षा विभागमा पेश
- ✓ एस.एल.सी.परीक्षा ०६९ अनुगमन सम्पन्न : १९ जिल्लाका करिव ९५ परीक्षा केन्द्र
- ✓ जिल्ला शिक्षा अधिकारीहरुको लागि क्षेत्रीय समन्वय वैठक सहभागिता : प्रथम चरण १० जिल्ला र दोस्रो चरण ९ जिल्ला
- ✓ चौमासिक प्रगति तयार सम्प्रेषण : पहिलो र दोस्रो चौमासिक

**२. परीक्षा शाखा**

- ✓ नाम, थर र जन्म मिति सच्चाई प्रमाण पत्र उपलब्ध : ३७ थान
- ✓ मूल प्रमाण पत्र र प्रोमिजनल प्रमाण पत्र उपलब्ध : ( ३८५ + १३५ ) ५२० थान
- ✓ प्रतिलिपि लब्धांक पत्र : १२० थप

**३. विद्यालय प्रशासन शाखा**

- ✓ शैक्षिक गुठी दर्ता र संशोधन : १२
  - ✓ विभागीय सजाय : २ शिक्षक (भविष्यमा सेवाको लागि अयोग्य ठहरीने गरी १ जना र अयोग्य नठहरीने गरी १)
  - ✓ विद्यालय अनुमति (माध्यमिक तह) :
- जिम्मा : ८५ सामुदायिक : ४५ संस्थागत: ४०

✓ शिक्षक बदुवा ( फागुण मसान्त )

| तह                    | श्रेणी  | जिल्ला संख्या | बदुवा पद संख्या | कैफियत |
|-----------------------|---------|---------------|-----------------|--------|
| प्राथमिक शिक्षक       | द्वितीय | १             | ३               |        |
|                       | प्रथम   | २             | ५               |        |
| निम्न माध्यमिक शिक्षक | द्वितीय | ३             | २३              |        |
|                       | प्रथम   | २             | ४               |        |
| माध्यमिक शिक्षक       | द्वितीय | ३             | १७              |        |
|                       | प्रथम   | ६             | ४               |        |

४. कर्मचारी प्रशासन शाखा

✓ रा.प.अ. प्रथम सम्मका कर्मचारीहरुको कार्य सम्पादन मुल्यांकन पुनरावलोकन समितिवाट सम्पन्न : १९ जिल्ला

✓ रा.प.द्वितीय श्रेणी सम्मका कर्मचारीहरुको कार्य सम्पादन मुल्यांकन सुपरीवेक्षणद्वारा सम्पन्न गरी शिक्षा मन्त्रालयमा पेश : १९ जिल्ला

खण्ड (ख) राम्रा अभ्यासहरु (क्षेत्र र जिल्ला)

ख.१. जिल्ला शिक्षा अधिकारीहरुको क्षेत्रीय समन्वय बैठक (०६९।०७०)

(बैठकका सहभागीहरु : निर्देशक, उपनिर्देशक र जिल्ला शिक्षा अधिकारी लगायत अन्य कर्मचारीहरु)



मुख्य उपलब्धीहरु :

- ✓ जिल्लावाट सम्पादित कार्यहरुको अनुगमन भई वास्तविक स्थितिको जानकारी लिने अवसर प्राप्त भएको ।
- ✓ जिल्लाहरुको कार्य प्रगति अवस्था वारे एक आपसमा जानकारी र आत्ममुल्यांकन गर्ने अवसर प्राप्त भएको ।
- ✓ जिल्लाका राम्रा र असल सिकाइ अनुभवको साटासट गर्ने अवसर प्राप्त भएको ।
- ✓ फरकढंग र सोचका साथ कार्य अगाडि बढाउने प्रतिवद्धता भएको ।
- ✓ कार्यशैलीमा एकरुपता, आपसी समन्वयमा कार्य गर्ने वातावरण तयार भएको ।
- ✓ क्षेत्र र जिल्लाहरुवीच वलियो समन्वय र सम्पर्कको नयाँ आयाम तयार भएको ।
- ✓ नीतिगत अस्पष्टता रहेका विषयमा प्रष्ट हुने अवसर प्राप्त भएको ।
- ✓ विभागीय वा केन्द्रिय निकायवाट नीतिनिर्देशन र सुझाव प्राप्त भएको ।
- ✓ क्षेत्र र केन्द्रवाट जिल्लाको अनुगमन गर्दा समेटन पर्ने आधारभूत पक्षहरुको जानकारी प्राप्त भएको ।
- ✓ जिल्लाको वास्तविकता र जिल्ला विशेषले भोग्नु/भेल्पु परेका समस्याहरुका वारेमा क्षेत्र र केन्द्रलाई जानकारी गराउने अवसर प्राप्त भएको ।
- ✓ विभिन्न समयमा मन्त्रालय, विभाग र क्षेत्रवाट भएका नीतिनिर्देशनहरु एवम् परिपत्रहरुको कार्यान्वयनमा एकरुपताका साथ अगाडि वढने प्रतिवद्धता व्यक्त भएको र सोको लागि क्षे.शि.नि.मध्यमाङ्गलवाट निम्नलिखित १६ बुद्धे निर्देशन जारी गरिएको ।

| विषय क्षेत्र                           | निर्देशन  |
|--|---|
| १. विद्यालय अनुमति<br>(कक्षागत र तहगत) | <ul style="list-style-type: none"> <li>• शिक्षा विभागको ०६९।९।१ को गो.प.मा प्रकाशित निर्देशन ( विद्यालय नक्सांकन कार्य सम्पन्न नभए सम्म ) बमोजिम नयाँ विद्यालयको अनुमतिको लागि कार्यालयवाट माग फाराम वितरण र दर्ता वा संकलन नगर्ने ।</li> <li>• यदि कुनै तहको अनुमति सम्बन्धी माग फाराम दर्ता भएको भए निर्देशन बमोजिम कारबाही अगाडी बढाउन नसकिने जानकारी सम्बन्धित पक्षलाई गराउने ।</li> <li>• कक्षागत अनुमतिको हकमा (१,६ र ९ वाहेक) कक्षा सञ्चालनको लागि नियमानुसार तोकिएको समय भित्र अनुमति प्रदान गर्ने ।</li> </ul> |
| २. शिक्षक व्यवस्थापन                   |   |
| क. दरवन्दी मिलान                       | <ul style="list-style-type: none"> <li>• शिक्षा विभागको च.नं. २७२ मिति ०६८।१।२० को दरवन्दी मिलान सम्बन्धि निर्देशन र</li> </ul>   |

|   |  |
|---|--|
|   | <p>च.नं.३५७ मिति २०६९।०२।०८ को शिक्षक पदपुर्ति सम्बन्धी निर्देशन वर्तमान गर्ने ।</p> <ul style="list-style-type: none"> <li>• दरबन्दी मिलान कार्य सम्पन्न गरेका जिल्लाहरूले विस्तृत विवरण शिक्षा विभाग र क्षे.शि.नि.मा अनिवार्यरूपमा पेश गर्नु पर्ने । हाल सम्म दरबन्दी मिलान कार्य बाँकी रहेका जिल्लाहरूको हकमा तत्काल सो कार्य अगाडी बढाउने र कार्य सम्पन्न पश्चात सोको विद्यालयगत समष्टिगत प्रतिवेदन शिक्षा विभाग र क्षे.शि.नि.मा अनिवार्यरूपमा पेश गर्ने ।</li> <li>• दरबन्दी मिलान कार्य सम्पन्न गरेका जिल्लाले पछिल्लो Flash II को आधारमा अध्यावधिक गर्नु पर्ने ।</li> </ul>   |
| ख. पदपुर्ति , अनुमति र सरुवा                            | <ul style="list-style-type: none"> <li>• शिक्षा विभागको च.नं.३५७ मिति २०६९।०२।०८ को शिक्षक पदपुर्ति सम्बन्धी निर्देशन वर्तमान गर्ने ।</li> <li>• शिक्षा विभागको च.न.४३५,मिति ०६९।९।८को रिक्त शिक्षक दरबन्दीमा शिक्षकको जिल्लान्तर सरुवा नगर्ने सम्बन्धमा गरिएको निर्देशन परिपालना गर्ने ।</li> <li>• माध्यमिक र निम्न माध्यमिक तहको हकमा शिक्षक पदपुर्तिको अनुमति क्षे.शि.नि.बाट माग गर्न पूर्व जि.शि.का.ले दरबन्दी मिलान सम्बन्धी विद्यालयगत रूपमा कटौती, थप र कायम हुने दरबन्दीको विवरण तयार गरी क्षे.शि.नि.मा पेश गरे पछि मात्र शिक्षक नियुक्तिको लागि पदपुर्ति अनुमति माग गर्ने ।</li> <li>• माध्यमिक र निम्न माध्यमिक तहको शिक्षक पदपुर्ति अनुमति माग गर्दा यस क्षेत्रीय शिक्षा निर्देशनालयको च.न.४८१ मिति २०६९।०८।२४ को परिपत्रमा उल्लेखित ढाँचा वर्तमानको विवरण अनिवार्य रूपमा खुलाई पठाउने ।</li> <li>• प्राथमिक तहको शिक्षक पदपुर्तिका हकमा शिक्षक दरबन्दी मिलानको कार्य सम्पन्न नभए सम्म पदपुर्ति अनुमति जिल्लाले प्रदान नगर्ने ।</li> <li>• शिक्षक अनुदान(राहत)कोटामा कार्यरत शिक्षक, स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी शिक्षक, स्वीकृत दरबन्दीमा कार्यरत करार शिक्षकलाई विद्यालय गान्ने, वन्द हुने र दरबन्दी मिलानको प्रयोजन बाहेक सरुवा नगर्ने ।</li> <li>• विद्यालय व्यवस्थापन समिति गठनको सम्बन्धमा यस निर्देशनालयको च.नं. ९०५ मिति ०६९।०८।२४ को निर्णय कार्यान्वयन सम्बन्धी निर्देशन वर्तमान गर्ने ।</li> <li>• जि.शि.स.बाट विव्यस गठन कार्यविधि बनाई कार्यान्वयन गर्ने ।</li> </ul> |
| ३. कार्यक्रम प्रगति एवम् प्रतिवेदन                      | <ul style="list-style-type: none"> <li>• कार्यक्रम प्रगति प्रतिवेदन (E - copy / Hard copy) चैमासिकरूपमा तोकिएको समय भित्र शिक्षा विभाग र क्षे.शि.नि.मा पठाउने ।</li> </ul>   |
| ४. छात्रवृत्ति वितरण                                    | <ul style="list-style-type: none"> <li>• जिल्लाका सम्पूर्ण विद्यालयहरूमा जेष्ठ २५ गतेराई छात्रवृत्ति वितरण दिवसको घोषणा सहित तोकिए वर्तमान छात्रवृत्ति वितरणका लागि आवश्यक व्यवस्था मिलाउने ।</li> </ul>   |
| ५. तथ्यांक व्यवस्थापन (प्रमाणीकरण एवम् शुद्धता परीक्षण) | <ul style="list-style-type: none"> <li>• विद्यार्थी तथ्यांक प्रमाणीकरण र सत्यापन परीक्षण पश्चात मात्र शिक्षा विभागमा बिक्रज(क्ष पेश गर्ने र सोही तथ्यांकका आधारमा सामुदायिक विद्यालयहरूमा प्रदान गरिने अनुदान वा स्रोत निकासको व्यवस्था मिलाउने ।</li> </ul>   |
| ६. विद्यालय अनुगमन र प्रतिवेदन                          | <ul style="list-style-type: none"> <li>• जिल्लाबाट गरिने विद्यालयहरूको अनुगमन र निरीक्षणको प्रतिवेदन समष्टिगतरूपमा शिक्षा विभाग र क्षे.शि.नि.मा पठाउने ।</li> <li>• जिल्लाबाट प्रकाशित हुने शैक्षिक बुलेटिन वा समाचारमा जि.शि.अ., उपसचिव, वि.नि. र स्रोतव्यक्तिबाट मासिकरूपमा गरिएको अनुगमन प्रतिवेदन एकीकृत गरी वार्षिक अनुगमन प्रतिवेदन प्रकाशन गर्ने ।</li> </ul>   |
| ७. पाठ्यपुस्तक वितरण र अनुगमन                           | <ul style="list-style-type: none"> <li>• जिल्लास्थित पा.पु.विक्रेताहरूसंगको समन्वयमा समय (चैत्र महिना भित्र) मा नै पा.पु.को उपलब्धताको व्यवस्थाका लागि अनुगमन गरी सोको प्रतिवेदन शिक्षा विभाग र क्षे.शि.नि.मा पठाउने ।</li> </ul>  |
| ८. सामाजिक एवम् वित्तिय परीक्षण                         | <ul style="list-style-type: none"> <li>• जिल्लाका सबै सामुदायिक विद्यालयहरूमा शिक्षा नियमावली (१७१ क) तथा सामाजिक परीक्षण निर्देशिका ०६५ अनुसार सामाजिक परीक्षण समिति गठन र परीक्षण कार्य गर्ने गराउने र सोको जिल्ला समष्टिगत प्रतिवेदन तोकिएको समय भित्र शिक्षा विभाग र क्षे.शि.नि.मा पठाउने ।</li> </ul>   |
| ९. परीक्षा व्यवस्थापन र सञ्चालन (एस.एल.सी.र कक्षा आठ)   | <ul style="list-style-type: none"> <li>• एस.एल.सी.परीक्षामा नक्कली परीक्षार्थी नियन्त्रणका लागि परीक्षा दिन आउँदा सम्बन्धित विद्यालयको पोशाक र परिचयपत्र अनिवार्य गर्ने गराउने ।</li> <li>• एस.एल.सी.परीक्षाको अवधिमा नियमित एवम् दैनिकरूपमा प.नि.का र क्षे.शि.नि.मा आवश्यक सूचना सम्प्रेषणको व्यवस्था गर्ने ।</li> <li>• एस.एल.सी.परीक्षा, जिल्लास्तरीय एवम् विद्यालयस्तरीय परीक्षालाई व्यवस्थित र मर्यादित र अनुशासितरूपमा व्यवस्थापन र सञ्चालनका लागि जिल्लास्तरमा जि.शि.का.को अगुवाईमा</li> </ul>  |

|   |   |
|---|---|
|   | आवश्यक सुधारका कार्यहरु गर्ने गराउने ।  |
| १० संस्थागत विद्यालय नियमन  | <ul style="list-style-type: none"> <li>जिल्लामा विना अनुमति सञ्चालित संस्थागत विद्यालयहरुको तह र कक्षा (चैत्र मसान्त भित्र) वन्द गर्ने गराउन आवश्यक व्यवस्था मिलाउने प्रयोजनका लागि शिक्षा विभागको च.न.९, मिति ०६९।४।५को निर्देशन वमोजिम गर्ने ।</li> </ul>   |
| ११ अखिल्यार दुरुपयोग आयोग , राष्ट्रिय सर्तकता केन्द्र लगायतका तालुक निकायवाट प्राप्त पत्रको समयमा सम्बोधन : अखिल्यार दुरुपयोग आयोग, राष्ट्रिय सर्तकता केन्द्र लगायत शिक्षा प्रशासनका तालुक निकायवाट प्राप्त पत्रको जवाफ यथाशिष्ठ पठाउने । |   |
| १२. <b>Clean District</b> घोषणा   | <ul style="list-style-type: none"> <li>शिक्षा विभागको च.न १७८ मिति ०६९।९।८को निर्देशन वमोजिम Clean District घोषणा गर्न वाँकी जिल्लाले जिल्लामा अनियमित शिक्षक र अनुमति लिई सञ्चालनमा नरहेका विद्यालयहरु नभएको एकीन गरी सार्वजनिक समारोह वीच Clean District घोषणा चैत्र मसान्तभित्र गरी सोको जानकारी शिक्षाविभाग र क्षे.शि.नि.मा पठाउने ।</li> </ul>   |
| १३. भौतिक सुधार/ व्यवस्थापन   | <ul style="list-style-type: none"> <li>जिल्लामा वितरित एवम् सञ्चालित भौतिक सुधारका कार्यकमहरु समयमा नै सम्पन्न गर्न प्रभावकारी अनुगमनको व्यवस्था मिलाउने ।</li> <li>कुनै विद्यालयलाई लाई प्राप्त भौतिक सुधारका कार्यकमहरुको कार्य सम्पन्न नभएसम्म पुनःभौतिक सुधारका थप कार्यकमहरु उपलब्ध नगराउने ।</li> </ul>   |
| १४. अनिवार्य तथा निशुल्क आधारभूत शिक्षा   | <ul style="list-style-type: none"> <li>सबै जिल्लाले निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा लागू भएका गा.वि.स.का सचिव वि.नि. र सोतव्यक्तिको जिल्लामा समक्षा वैठक राखि आवश्यक समन्वय गरी प्रगति प्रतिवेदन फागुन मसान्त भित्र क्षे.शि.नि.मा पठाउने ।</li> </ul>   |
| १५. वालविकास कक्षा वितरण र व्यवस्थापन   | <ul style="list-style-type: none"> <li>शिक्षा विभागवाट प्राप्त प्रारम्भिक बाल शिक्षा तथा विकास कक्षा सहयोग कोटा जुन आ.व.को लागि प्राप्त भएको हो सोही आ.व.मा नै वितरण गर्नु पर्ने ।</li> </ul>   |
| १६. निकासा व्यवस्थापन   | <ul style="list-style-type: none"> <li>जि.शि.का.ले मासिक/ चौमासिकरूपमा विद्यालयमा निकासा भएको अनुदानको शीर्षकगत विवरण खुलाई निकासा आदेश पत्र वा शैक्षिक बुलेटिनमा प्रकाशित गरी सबै विद्यालयहरुलाई उपलब्ध गराउने व्यवस्था गर्ने ।</li> <li>शिक्षा विभागको च.न.९।४ मिति ०६९।६।१७ को निर्देशन वमोजिम नगरपालिका र वैकिङ्ग सुविधा भएका क्षेत्रमा अनिवार्यरूपमा वैकं मार्फत भुक्तानीको व्यवस्था मिलाउने र त्यस्ता विद्यालयहरुको विवरण क्षे.शि.नि. र विभागमा पठाउने ।</li> </ul> |

## (ख). २ Fund Flow Tracking

### उद्देश्य

- शिक्षा विभागवाट जि.शि.का.हुदै विद्यालयहरुमा प्राप्तहुने रकमको शीर्षकगत रूपमा कुनकुन निकायबाट कति रकम कुन समयमा कुन प्रक्रियाद्वारा निकासा भयो र कसरी खर्च गरियो सोको Tracking गर्ने (चौमासिकगत रूपमा शीर्षक खुलाई रकम निकासा भए नभएको, कुन शीर्षकमा कति रकम निकासा भएको, खर्च गर्ने कार्यविधि के कस्तो रहेको, कार्यकम कार्यान्वयन पुस्तिका वा मार्ग निर्देशन अनुसार खर्च भए नभएको यकिन गर्ने ।)
- जिल्ला शिक्षा कार्यालय र त्यस अन्तर्गतका विद्यालयहरुमा वजेट सदृपयोग र खर्च व्यवस्थापन सम्बन्धी प्रक्रियाहरु नीति, नियम, कार्यक्रम कार्यान्वयन निर्देशिका तथा निर्देशन वमोजिम भए नभएको एकिन गर्ने ।
- कार्यक्रम तथा वजेट निर्माण तह देखि खर्च गर्ने निकायसम्म (शिक्षा विभाग देखि विद्यालय) का समस्या पहिचान गर्ने ।
- वजेट सदृपयँ र खर्च व्यवस्थापन सम्बन्धमा सम्बन्धित निकायलाई आवश्यक सुझाव दिन क्षेत्र पहिचान गर्ने ।
- कोषप्रवाह सर्भेक्षण वा स्तरीकरण सूचकहरुलाई प्रयोग गरी वित्तीय व्यवस्थापनको यथार्थ अवस्था पत्ता लगाउने ।
- विद्यालयहरुको सामाजिक परीक्षण र वित्तीय लेखापरीक्षणको अवस्था पहिचान गर्न र आवश्यकता अनुसार प्राविधिक सहयोग प्रदान गर्ने ।

### विधि एवं प्रक्रिया

- शिक्षा विभागद्वारा विज्ञहरुको सहयोगमा सर्वेक्षण पक्षराम विकास,
- क्षे.शि.नि.को टीमलाई सर्वेक्षण फाराम वारे अभिमुखीकरण, क्षे.शि.नि.का अनुगमन टीमहरुलाई अभिमुखीकरण (जि.शि.का, कोलेनिका र विद्यालयहरु सर्वे कार्य पूर्व सर्वे कार्यक्रमको औचित्य र प्रक्रिया वारे जानकारी र सर्वे फाराम उपलब्ध, पहिलो चरणमा २ जिल्ला (चितवन र वारा) का तहगत शब्द वटा सामुदायिक विद्यालयको Fund flow सर्वेक्षण ।
- जिल्ला र विद्यालयहरुसँग अनुगमन टीमद्वारा अवस्थाको वारेमा छलफल गरिएको ।
- शिक्षा विभाग र विज्ञहरुहरुको टिमसँग क्षेत्रिका अनुगमन टिम र अनुगमन गरिएका जिल्लाका प्रतिनिधित्वीच अनुभव आदन प्रदान तथा समीक्षा

अनुगमन सम्पन्न क्षेत्र : - ९ जिल्ला र १३ विद्यालय)

| सि.नं. | जि.शि.का र कोलेनिका | विद्यालय संख्या | सि.नं. | जि.शि.का र कोलेनिका | विद्यालय संख्या |
|--------|---------------------|-----------------|--------|---------------------|-----------------|
| १      | चितवन               | ३               | ६      | रामेछाप             | १               |
| २      | वारा                | ३               | ७      | कालेपलाञ्चोचोक      | १               |
| ३      | सिन्धुपाल्चोक       | १               | ८      | दोलखा               | १               |
| ४      | सिन्धुली            | १               | ९      | महोत्तरी            | १               |
| ५      | धादिर               | १               |        |                     |                 |

## सर्वेक्षणको फोकस विषयहरु

१. विद्यालय क्षेत्र सुधार कार्यक्रम : विद्यालय भौतिक सुधार, छात्रवृत्ति, पाठ्यपुस्तक, पि.सि.एफ तलब , पि.सि.एफ गैर तलब
२. प्रा.शि., नि.मा.शि. तथा मा.शि तलब (नियमित)
३. शिक्षक अनुदान (राहत, उ.मा.शि र स.का)
४. अन्य - प्रशासनिक तथा परिचर पारीश्रमिक
५. लेखापरीक्षण र सामाजिक परीक्षण
६. विद्यार्थी संख्या तथा कार्यरत शिक्षक
७. कार्यक्रम तथा वजेटको विनियोजन, अछित्यारी र फुकुवा, निकासा मिति र रकम , निर्देशिका (केन्द्र र जिल्ला)
८. कार्यक्रम तथा वजेट शिर्षकगत निकासा मिति र रकम, कार्यन्वयन निर्देशन र अनुगमन (विद्यालय)
९. नीति,नियम तथा नम्सको परिपालना ( जिल्ला र विद्यालय)
१०. कार्यक्रम तथा वजेटको पारदर्शिता, जवाफदेहिता ( जिल्ला र विद्यालय) र अपनत्व र स्थानीय योगदान (विद्यालय)
११. अभिलेख व्यवस्थापन तथा संस्थागत क्षमता विकास ( जिल्ला र विद्यालय)
- १२ विद्यालयका शैक्षिक र भौतिक सुविधा (विद्यालय)

अनुगमन साधन : जिल्ला (सर्वेक्षण फाराम अलग) विद्यालय (सर्वेक्षण फाराम अलग ) कोलेनिका (सर्वेक्षण फाराम)

## मुख्य प्राप्तीहरु :

- ✓ पिसिएफ, तलब, गैर तलब र भौतिक सुधारका शिर्षकमा विभागवाट ढिलो गरी निकासा प्राप्त भएको ।
- ✓ चितवन र धादिङ जिल्लाहरुले शीर्षकगत निकासापत्र विद्यालयलाई उपलब्ध गराएको ।
- ✓ चितवन, दोलखा र रामेछाप जिल्लाले स्रोतकेन्द्र मार्फत निकासाको जानकारी गराई शैक्षिक वुलेटिनमा प्रकाशन गरेको ।
- ✓ सामाजिक परीक्षण भएका विद्यालयहरुमा सामाजिक परीक्षण समितिको गठन र परीक्षण हुने गरे पनि नियम र निर्देशिका अनुसार समिति गठन र सामाजिक परीक्षण हुन नसकेको
- ✓ केही विद्यालयमा विद्यालय सुधार योजना निर्माण एवं अद्यावधिक नभएको (वारा : थानी माई प्रा.वि.)
- ✓ केही विद्यालयहरुले छात्रवृत्ति वितरण रकममा नगरी पोशाकमा पनि खर्च गरेको (चितवन विद्यालय राष्ट्रिय नि.मा.वि वेल्छी र सिन्धुपाल्चोकको ... विद्यालय)
- ✓ शिक्षक अभिभावक संग गठन हन नसकेको (वारा : विद्यालय सरस्वती नि.मा.वि र थानी माई प्रा.वि.)
- ✓ सिन्धुपाल्चोक जिल्लाले वेवसाइटमा विद्यालयगत निकासा विवरण राखिएको र निकासा पत्र उपलब्ध नगराएको हुँदा विद्यालयलाई कुन शीर्षकमा कति रकम प्राप्त भयो भन्ने जानकारी नभएको ।
- ✓ ४ विद्यालयहरुले दोहोरा लेखा प्रणाली उपयोग गरेको , २ विद्यालयले सामान्य आयव्यय लेखा राखेको । (चितवन र वारा)
- ✓ एक विद्यालयमा जिशिकावाट वढी निकासा गएको पाइयो । - धादिङ
- ✓ वाराका दुई विद्यालयहरुमा शिक्षक तालब गैर पिसिएफ, शिक्षक अनुदान ( स.का., राहत), मसलन्द, परिचर खर्च र विविध शीर्षकमा निकासा भएको खर्च विद्यालयले स्पष्ट गर्न नसकेको ( शीर्षकगत निकासा पत्र उपलब्ध नभएको विद्यालयहरु)

## निष्कर्ष

- ✓ चितवनमा विद्यालयहरुमा निकासा गर्दा निर्देशनसहित शीर्षकगत रकम निकासा दिने गरेको ।
- ✓ वारा जिल्लामा विद्यालयहरुको वैक खातामा अनुदान निकासा हुने गरेको ।
- ✓ चौमासिकगत निकासा गर्ने गरिए तापनि असार महिनाको अन्त सम्ममा निकासा भएको ।
- ✓ केन्द्रवाट कार्यक्रम तथा वजेट, अछित्यारी र फुकुवा पटक पटक (असार महिनाको चौथो हप्ता सम्म) आउने गरेको ।
- ✓ विद्यालयहरुलाई कार्यक्रमगत निर्देशन र निर्देशिकाको अभाव ।
- ✓ विद्यालयको अनुगमनको क्रममा वित्तीय अनुगमनले कम प्राथकिता पाएको
- ✓ सामाजिक परीक्षण औपचारिकतामा सिमित रहेको ।
- ✓ विद्यालयस्तरमा अभिलेख व्यवस्थापनमा सुधारको खाचो रहेको ।
- ✓ जिल्लास्तरमा वित्तीय स्थितिलाई म्यानुयल वेसमा राखेको र Computer Base or Database बनाउन आवश्यक रहेको ।

## ख.२ जिल्लाहरुका राम्रा प्रयासहरु

- ✓ विद्यालय तथ्यांक सत्यापन परीक्षण अभियान ०६९ र साक्षर काभ्रेपलाञ्चोक अभियान प्रतिवद्धता ०६९ (काभ्रेपलाञ्चोक)
- ✓ जिल्लाहरुवाट समूह सुपरीक्षेक्षण ( जि.शि.का. टिम, अभिभावक,शिक्षकका पेशागत संस्था र पत्राकारसहित गर्ने गरिएको)
- ✓ जिल्ला वैठक स्रोतकेन्द्रहरुमा पालैपालो गर्ने गरिएको ।
- ✓ साक्षरता अभियानको सूचना स्थानीय एफएम र मोबाइल फोनद्वारा रिड टोनको व्यवस्था गरेर प्रचार प्रसार गरिएको ।
- ✓ उच्च नतिजा प्राप्त सामुदायिक र संस्थागत विद्यालयहरुमध्ये अन्तरक्रिया गर्ने गरिएको ।
- ✓ एस.एल.सी, कक्षा आठ र पाँचको परीक्षाफल विश्लेषण गर्ने गरिएको (सिन्धुपाल्चोक)
- ✓ बाल विकास महोत्सव तथा स्व मुल्यांकन (सिन्धुपाल्चोक)
- ✓ शिक्षकको मोबाइल छड्के (सिन्धुली)
- ✓ सिकाई उपलब्धीको लक्ष्य निर्धारण ( ५ वर्ष भित्र ८० प्रतिशत) र सो अनुसार पठनपाठन गर्ने अभियान (नुवाकोट)
- ✓ इनोटिश वोर्ड सेवा सञ्चालन ।
- ✓ शिक्षक अभिलेख व्यवस्थापन सुधार (काठमाण्डौ)।

- ✓ गैर सरकारी संस्थासंग समन्वय र सहकार्य गरिएको ( दोलखा, ललितपुर र धादिङ )
- ✓ विद्यालयहरुमा ICT को प्रयोग थालनी गरिएको (चितवन)
- ✓ शिक्षकको कार्यसम्पादन मुल्यांकनमा विद्यार्थीद्वारा शिक्षकको मुल्यांकनलाई पनि आधार बनाइएको ( सिन्धुली )
- ✓ School Special Sweep Task Force गठन र कार्य थालनी (वारा)
- ✓ जिल्लाको फल्यास रिपोर्ट नियमित प्रकाशन (मकवानपुर)
- ✓ विद्यालय सुपरीवेक्षण तथा अनुगमन पश्चात तत्काल जिल्लामा समिक्षा र पृष्ठपोषण ( रामेछाप )
- ✓ कार्यालय हातामा वृक्षारोपण ( रामेछाप )
- ✓ कार्यालयीय सरसफाई ( धादिङ )
- ✓ गुणस्तर सुधारको लागि सरोकारवालाहरुसंग नियमित अन्तरक्रिया (ललितपुर)
- ✓ एस.एल.सी परीक्षाका केन्द्राध्यक्षहरुका लागि जि.शि.का.को लोगो सहित प्रमाणित परिचय पत्रको व्यवस्था र प्रत्येक परीक्षा केन्द्रमा आचारसंहिताको व्यवस्था (चितवन)
- ✓ करार शिक्षकहरुको छनौटको लागि प्रत्येक महिनाको २ र १६ गते एउटै प्रश्न पत्रवाट परीक्षा सञ्चालन । सो जानकारी विद्युतीय सञ्चार माध्यमबाट हुने व्यवस्था (मकवानपुर) ।
- ✓ प्रत्येक विद्यालयमा फोटो सहितको भर्ना रजिष्ट्ररको व्यवस्था (मकवानपुर)

#### खण्ड ग. प्रथम चौमासिक तथा दासो चामासिक प्रगति अवस्था

ग.१ प्रथम चौमासिक वजेट निकासा र खर्च वजेट

| कार्यक्रम | ब.शि.हि.न  | निकासा वजेट रु | खर्च वजेट रु | प्रगति प्रतिशत    | कैफियत              |
|-----------|------------|----------------|--------------|-------------------|---------------------|
|           |            |                |              | वित्तिय तथा भौतिक |                     |
| विक्षेसु  | ३५०८०३ (४) | ०।०            | ०।०          | ०।०               | वजेट विनियोजन नभएको |
| विक्षेसु  | ३५०८०३(३)  | ९।४।।७         | ६।७।।३       | ७।।।              | क्षेत्र             |
| जम्मा     |            | ९।४।।७         | ६।७।।३       | ७।।।              | क्षेत्र             |

ग.२.दोस्रो चौमासिक वजेट निकासा तथा खर्च वजेट

|          |            |         |         |         |         |
|----------|------------|---------|---------|---------|---------|
| विक्षेसु | ३५०८०३ (४) | ३००।०   | १३।।।०  | ४।।।६६  | क्षेत्र |
| विक्षेसु | ३५०८०३(३)  | २२।।।।६ | १६।।।।६ | ७।।।३८  | क्षेत्र |
| जम्मा    |            | २५।।।।६ | १८।।।।६ | ७।।।७८  | क्षेत्र |
| विक्षेसु | ३५०।।।२(३) | ३२।।।।० | ३२।।।।० | १०।।।।० | केन्द्र |

कम्पानेन्टगत नं क्रियाकलापहरु : ४.७।३ पत्राकारसंगको सहकार्य, ७.।।। अनुगमन र मुल्यांकन, ७.।।।।। इन्टरनेट तथा एन्टीभाइरस, ७.।।।।० कार्यक्रम व्यवस्थापन खर्च, ७.।।।।४ व्यवस्थापन जिम्मेवारीका लागि सहजीकरण, ७.।।।।५ सामाजिक परीक्षण र वित्तिय परीक्षण र ७.।।।।८ विभिन्न कार्यदल र समितिको वैठक ( प्रथम चौमासिक ), २.।।।।१ फर्निचर व्यवस्थापन परीक्षण केन्द्र, ७.।।।।० एस.एल.सी. परीक्षा उ.पु परीक्षण सम्परीक्षण गोष्ठी, ७.।।।।१ अनुगमन तथा मुल्यांकन, ७.।।।।४ इन्टरनेटर तथा एन्टीभाइरस, ७.।।।।७ एकीकृत माध्यमिक शिक्षा कार्यक्रम, ७.।।।।४ र ७.।।।५ सामाजिक र वित्तिय परीक्षण ( दासो चौमासिक )

|  |  |  |
|--|--|--|
| <b>प्रमुख सल्लाहकार</b><br>निर्देशक : श्री नीरा शाक्य<br><b>सल्लाहकार</b><br>उपनिर्देशक : श्री महेन्द्र प्रसाद पौडेल | <b>संयोजन तथा लेआउट</b><br>शाखा अधिकृत श्री सुकदेव नेपाल<br><br><b>फ्रायाक्स :</b> ०५७ ५२७९०६<br><b>फोन :</b> ०५७ ५२७९०४/१०५ | <b>सम्पादन मण्डल</b><br>शाखा अधिकृत श्री देवीराम अर्याल<br>लेखा अधिकृत श्री धीरेन्द्र प्रसाद पौखरेल<br>नायव सुब्बा श्री महेन्द्र के.सी.<br>प्राविधिक सहायक श्री शिव प्र.हुङाना |
|--|--|--|

